

२०७५ भाद्र २५ गते को गाउँकार्यपालिकाको बैठक को निर्णय

प्रस्ताव नं. १ विभिन्न कार्यालय संघ सस्थाबाट घर वहाल कर गाउँपालिकाको खातामा दाखिला गर्ने वारे ।

प्रस्ताव नं. १ मा छलफल गर्दा यस गाउँपालिका भित्र भाडामा संचालित घरहरुको वहाल कर गाउँकार्यपालिकाको खातामा जम्मा गर्न घरधनिहरुलाई पत्राचार तथा सूचना प्रवाह गर्ने निर्णय गरीयो ।

प्रस्ताव नं. २ गाउँपालिका भित्र कार्यालय संचालन गरीरहेका सहकारी संघ सस्थाको कर सम्बन्धमा ।

प्रस्ताव नं. २ मा छलफल गर्दा गाउँपालिका भित्र संचालित सहकारीहरुबाट लिईनेअम्दानी कर अर्को व्यवस्था नभएसम्म नलिने निर्णय गरीयो ।

प्रस्ताव नं. ३ सामाजीक सुरक्षा भत्ता सम्बन्धमा ।

प्रस्ताव नं. ३ माथि छलफलगर्दा यस गाउँपालिका भित्र रहेका जेष्ठनागरीक एकल महिला अशक्त अपाङ्गहरुको सामाजीक सुरक्षा भत्ता बैक मार्फत वितरण गर्ने र सोको लागी खाता खोल्न र भत्ता वितरण गर्न प्रत्येक वडा कार्यालय बाट कार्यसंपादन गर्न कुमारी बैक शाखा कार्यालय बुङचुङलाई अनुरोध गर्ने निर्णय गरीयो ।

प्रस्ताव नं. ४ कर्मचारी, जनप्रतिनिधी , विद्यालयहरुको खाता कुमारी बैकमा खोल्ने सम्बन्धमा ।

प्रस्ताव नं. ४ माथि छलफलगर्दा यस गाउँपालिका भित्र रहेका कर्मचारी , जनप्रतिनिधी, विद्यालयहरुले कुमारी बैक शाखा कार्यालय बुङचुङमा खातासंचालन गर्न सबैमा पत्राचार र जानकारि गराउने निर्णय गरीयो ।

प्रस्ताव नं. ५ वडा दशै तथा दिपावली लाई मध्य नजर गर्दै स्थानिय सडक मर्मत सम्बन्धमा ।

प्रस्ताव नं. ५ माथि छलफल गर्दा वर्षातको पानीले गाउँगाउँमा जाने मोटरबाटो जिर्ण भएको र नजिकिदै गरेको चाडपर्वमा स्थानिय बासीहरुले सर्वसुलभ यातायात सुविधाको लागी मोटरबाटो मर्मत गर्नुपर्ने भएकोलेवडा अध्यक्ष र गाउँकार्यपालिकाको अध्यक्ष

उपाध्यक्ष र प्रमुख प्रशासकीयको निगरानीमा मोटरबाटो सफा गर्ने र सो को लागत इस्टिमेट पश्चात रकम भुक्तानी गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ६ मुख्य सडक र सिद्धलेककोDPR गर्ने सम्बन्धमा ।

प्रस्ताव नं. ६ माथि ५ लफल गर्दा यस गाउँपालिकाको मुख्य सडक परेवाटार कुम्पुर भञ्ज्याङ कालिदह , बैरेनी पिपलनलानङ्ग ठाँटी कमलबारी मैदान , बुङ्चुङ अरुबास मैदान सडक DPR सिद्धलेक गा.पा. भवन वनाउन लागत इस्टिमेट सार्वजनिक खरिद ऐन २०६४ र लिएमावली २०६५ अनुसार गर्न निर्देशन गर्ने निर्णय गरीयो ।

प्रस्ताव नं. ७ विद्यालयहरूको व्यवस्थापन समितिमा गा.पा. वाट प्रतिनिधित्व गर्ने सम्बन्धमा ।

प्रस्ताव नं. ७ माथि छलफल गर्दा सबै वडा कार्यालयको वडा समितिले अशोज ५ गते भित्र निर्णय सहित प्रतिनिधित्व गर्ने व्यक्तिको नाम गाउँ कार्यपालिकामा पठाउन पत्राचार गर्ने निर्णय गरीयो ।

प्रस्ताव नं. ८ कक्षा ५ सम्म संचालित विद्यालयहरूमा दिवा खाजा सम्बन्धमा ।

प्रस्ताव नं. ८ माथि छलफल गर्दा गाउँपालिका भित्र संचालित विद्यालयहरूमा ५ कक्षा मुनिका बालबालिकाहरूलाई दिवा खाजाको विषयमा विद्यालयका प्र.अ. र व्यवस्थापन समितिका अध्यक्षहरूको भेला बोलाई दिवा खाजाको विषयमा छलफल गर्ने निर्णय गरीयो ।

प्रस्ताव नं. ९ आ. व. ०७५/०७६ को योजना संचालन सम्बन्धमा ।

प्रस्ताव नं. ९ माथि छलफल गर्दा गाउँ सभाबाट स्वीकृत कार्यक्रम उपभोक्ता समिति , स्थानिय ठेकेदार तथा ठेक्का पट्टा मार्फत संचालन गर्ने गर्नलगाउने निर्णय गरीयो ।

प्रस्ताव नं. १० सवैवडा कार्यालय र गाउँपालिकामा सफ्टवोयर जडन सम्बन्धमा ।

प्रस्ताव नं. १० माथि छलफल गर्दा यस गाउँपालिका र अन्तर्गत वडा कार्यालयहरूमा सम्पती कर नगदी रसिद र योजना कार्यक्रम सम्बन्धी छुट्टा छुट्टै सफ्टवयेर निर्माणकोलागी पेश भएको कोटेशनमा सम्पती कर नगदी रसिद तर्फ भ्याट सहित सबै

भन्दा कम अङ्क रु ४९१५५०१- कवोल गर्ने पुर्वाञ्चल डिजिटल मिडिया प्रा.लि.विराटनगर र योजना कार्यक्रम सम्बन्धी सप्टवयेर निर्माणकोलागी पेश भएको कोटेशनमा भ्याट सहित सबै भन्दा कम अङ्क रु ४९७२००१- कवोल गर्ने विजनेश म्यानेजमेन्ट सर्भिसेस प्रा.लि. काठमाण्डौको कोटेशन स्वीकृत गर्न निर्देशन गर्ने निर्णय गरीयो ।

प्रस्ताव नं. ११ आर्थिक सहयोग सम्बन्धमा ।

प्रस्ताव नं. ११ माथि छलफल गर्दा गाउँ पालिका तथा बाहिरका असाय तथा संघ सस्थाहरुको सहयोगको लागी गा.पा. अध्यक्षलाई अनुमति प्रदान गर्ने र निलकण्ठ न.पा.मा संचालीत ओमशान्ती सस्थालाई रु ५००००१- वरावरको सामाग्री खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरीयो ।

प्रस्ताव नं. १२ योजनाको लागत इस्टिमेट सम्बन्धमा ।

प्रस्ताव नं. १२ माथि छलफल गर्दा गाउँ सभा पछि पेशभएका देहाएका आयोजनाहरुको लागत स्टिमेट तयार गर्ने लगाउने निर्णय गरीयो ।

तपसिल

- १) डुम्रे खोला प्रतिक्षालय सावर्जनीक शौचालय निर्माण वडा नं. १
- २) भान्टे खोला सिन्चाई कुलो निर्माण वडा नं. ३
- ३) छेजुङ गुम्वा खानेपानी निर्माण वडा नं. २
- ४) सत्यवती मा.वि. ट्रस्ट निर्माण वडा नं. ७
- ५) भान्टे खोला सिन्चाई कुलो निर्माण
- ६) कालीदह वैरेनी सिन्चाई कुलो वडा नं १
- ७) धारापानी नयाँ बस्ती खा.पा निर्माण वडा नं १
- ८) वडा नं ६ कार्यालय भवन ट्रस्ट निर्माण
- ९) मुक्तिनाथ मन्दिर सिडि निर्माण वडा नं ६
- १०) वडा नं ६ कार्यालय जाने झो.पु. मोटर बाटो मर्मत वडा नं ६
- ११) झगरे टोल पहिरो नियन्त्रण वडा नं ५
- १२) आदामटार झो.पु. सार्वजनिक शौचालय मर्मत तथा पहिरो नियन्त्रण वडा नं ७
- १३) डुमिडाडा डिपवोरिङ विद्युत मिटर राख्ने चौकिदार भवन निर्माण वडा नं ३

- १४) मुलावारी डिपवोरिड विद्युत मिटर राख्ने चौकिदार भवन निर्माण वडा नं ३
- १५) ढल्केपिपल डिपवोरिड विद्युत मिटर राख्ने चौकिदार भवन निर्माण वडा नं २
- १६) दमैडाडा डिपवोरिड विद्युत मिटर राख्ने चौकिदार भवन निर्माण वडा नं १
- १७) काम्रराड डिपवोरिड विद्युत मिटर राख्ने चौकिदार भवन निर्माण वडा नं ५

प्रस्ताव नं. १३ अ.हे.व. अ.न.मि. को महंगी भत्ता सम्बन्धमा ।

प्रस्ताव नं १३ माथि छलफल गर्दा यस गाउँपालिका भित्र कार्यरत करारका अ.न.मि. अ.हे.व. हरुलाई नेपाल सरकारले उपलब्ध गराउदै आएको महंगी भत्ता मासिक रु २०००१- का दरले हुन आउने रकम रु.३१२०००१- र पोसाक खर्च स्वरुप वार्षिक एकमुस्ट रु.५०००१- का दरले हुन आउने रकम रु.६५०००१- गरि जम्मा रु.३७७०००१- उपलब्ध गराउने निर्णय गरियो ।

प्रस्ताव नं. १४ मा.वि.स्तरका लेखा कर्मचारीको सम्बन्धमा ।

प्रस्ताव नं १३ माथि छलफल गर्दा यस गाउँपालिका भित्र मा.वि मा कार्यरत लेखाका कर्मचारीहरुलाई खाईपाइ आएको तलवमा मासिक रु.१५००१- का दरले बृद्धि गरि हुन आउने रकम रु.२३४०००१- र पोसाक खर्च स्वरुप वार्षिक एकमुस्ट रु.५०००१- का दरले हुन आउने रकम रु.६५०००१- गरि जम्मा रु. २९९०००१- उपलब्ध गराउने निर्णय गरियो ।

प्रस्ताव नं. १५ प्रदेश वाट स्वास्थ्य भवनका लागी प्राप्त रकमको सम्बन्धमा ।

प्रस्ताव नं १५ माथि छलफल गर्दा प्रदेश सरकारबाट स्वास्थ्य भवन निर्माण तर्फ प्राप्त हुने रकम रु.१५०००००१- ले गाउँपालिका भवन रहेको स्थान वरपर स्वास्थ्य संस्था नभएकोले सो आसपासका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाको जग्गामा भवन निर्माण गर्ने तथा महिला सामुदायिक भवन निर्माणको लागी प्राप्त हुने रकम रु.३००००००१- को भवन गाउँपालिका कार्यालय वुडचुडमा निर्माण गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १६ पन्ध्र शैयाको अस्पताल सम्बन्धमा ।

प्रस्ताव नं. १६ माथि छलफल गर्दा यस गाउँपालिका भित्र १५ शैयाको हस्पिटल निर्माण गर्न वडा नं १ ४ ५ र ६ का वडा अध्यक्ष ज्यू हरुले कम्तीमा १५ देखि २० रोपनी जग्गा खोजि आगामि अशोज १० गतेको बैठकमा पेश गर्न निर्देशन दिने निर्णय गरियो ।

प्रस्ताव नं १७ मेलमिलाप कार्य संचालन कार्यविधि सम्बन्धमा ।

प्रस्ताव नं १७ माथि छलफल गर्दा मेलमिलाप कार्यसञ्चालन कार्यविधि २०७५ पास गर्ने निर्णय गरियो ।

प्रस्ताव नं १८ गाडीको एसिको , सिट , अतिथि सत्कार तथा कानुनी प्रशिक्षण कार्यक्रमको विल भुक्तानि सम्बन्धमा ।

प्रस्ताव नं १८ माथि छलफल गर्दा यस गाउँपालिकाले खरिद गरेको गाडीमा एसि जडान सिट मर्मतको विल अनुसारको रकम रु.१८१७३९।- भुक्तानी गर्ने र मिति २०७५/०५/१६ गतेको अतिथि सत्कार तथा कानुनी प्रशिक्षण कार्यक्रमको खाना तथा खाजाको रकम रु. ८०४५०।- को विल रिभर पार्क त्रिच रिसोर्लाई भुक्तानी गर्ने निर्णय गरियो

प्रस्ताव नं १९ वालुवा प्रशोधन उद्योग दर्ता सम्बन्धमा ।

प्रस्ताव नं १९ माथि छलफल गर्दा वडा बाट प्रक्रिया पुरा गरि आएका वालुवा प्रशोधन तथाफिरफिरे दर्ता गर्ने र दर्तामा भएको सर्त अनुसार कार्य गरे नगरेको अनुगमन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं २० भुकम्प पिडितको गुनासो सम्बन्धमा ।

प्रस्ताव नं २० माथि छलफल गर्दा मिति २०७२ को भुकम्पको लाभाग्राही सूचिमा नाम छुटेका र गुनासो दर्ता गरेका भुकम्प पिडित हरुको गुनासो चाडो भन्दा चाडो सम्बोधनको लागि वडा कार्यालयबाट सिफारिस भइ आएका गुनासाहरुलाई गाउँपालिका मार्फत जिल्ला पुन निर्माण इकाइलाई सिफारि गरिपठाउने निर्णय गरियो ।

प्रस्ताव नं २१ मोटरबाटो सम्बोधन सम्बन्धमा ।

प्रस्ताव नं २१ माथि छलफल गर्दा मिति २०७५/०३/३२ को तेस्रो गाउँसभाबाट स्वीकृत वैरेनी पिपल नलाङ ठाटी कमलबारी मैदान खण्ड , मैदान कमलबारी ठाटी पिपलनलाङ वैरेनी खण्ड , परेवाटार कुम्पुर भञ्ज्याङ कालीदह खण्ड , कालीदह कुम्पुर भञ्ज्याङ परेवाटार खण्ड, वुङ्चुङ आरुवास मैदान खण्ड र मैदान आरुवास वुङ्चुङमा विनियोजित

रकम सम्सोधन गरि देहाएको मोटरबाटोमा देहाय अनुसार रकमे कार्य सञ्चान गर्ने निर्णय गरियो ।

तपसिल

१. वैरेनी पिपल नलाङ ठाटी कमलबारी मैदान सडक रु ७५०००००१-

२. वुङचुङ आरुवास मैदान सडक रु ७५०००००१-

३. परेवाटार कुम्पुर भञ्ज्यङ कालीदह सडक रु ७५०००००१-

प्रस्ताव नं २२ खेलकुद सामाग्री खरिद सम्बन्धमा ।

प्रस्ताव नं २२ माथि छलफल गर्दा वडा नं ७ स्थित वर्षे घाट खेलमैदानमा खेलकुद सञ्चालनको लागि आवश्यक पर्ने खेलकुद सामाग्री तथा पोल खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरियो ।

प्रस्ताव नं २३ जग्गा भाडामा दिने सम्बन्धमा ।

प्रस्ताव नं २३ माथि छलफल गर्दा वडा नं ७ कार्यालयले प्रयो गर्दै आएको जग्गामा क्यान्टिन निर्माण गर्न गाउँपालिका सँग भाडा सम्झौता गरि क्यान्टिन सञ्चालन गर्न अनुमति दिने निर्माण गरियो ।

प्रस्ताव नं २४ लागु पदार्थ सेवन गरि होहल्ला नियन्त्रण सम्बन्धमा ।

प्रस्ताव नं. २४ माथि छलफल गर्दा वभिन्न चाडपर्वमा मादक प्रदार्थ सेवन गरी होहल्ला हुने भएकोले वजार क्षेत्र तथा स्थानिय वासिमा सचेत गराउन सूचना प्रवाह गर्ने र स्थानिय सुरक्षाकर्मीलाई तेस्ता गतिविधि तत्काल नियन्त्रण गर्न अनुरोध गर्ने निर्णय गरीयो ।

प्रस्ताव नं २५ स्थानिय पूर्वधार विभागबाट प्राप्त हुने रकम सम्बन्धमा ।

प्रस्ताव नं २५ माथि छलफल गर्दा स्थानिय पूर्वधार विभागबाट प्राप्त हुने रकम रु. १००००००१- बाट खिरे पात्ले खर्कगैरा सडक स्तर उन्नथीको लागि विनियोजन गर्ने र स्थानिय पूर्वधार विभागमा उक्त रकम माग गर्ने निर्णय गरियो ।

प्रस्ताव नं २६ विपद् व्यवस्थापन योजना सम्बन्धमा ।

प्रस्ताव नं २६ माथि छलफल गर्दा विपद् व्यवस्थापनमा विनियोजित रकम रु २००००००१- बाट मिति २०७५/०४/२५ को निर्णय अनुसार लागत इस्टिमेट तयार भएका देहायका योजनामा रकम विनियोजन गर्ने निर्णय गरियो ।

तपसिल

१. भान्टेखोला सिँचाइ कुलो मर्मत रु. ६६८१३।-
२. राम ब. भुजेलको घरवरपर पहिरो नियन्त्रण वडा नं ७ रु. ४७७९१।-
३. कालीदेवी आ.वि वडा नं २ पहिरो नियन्त्रण रु. २०१७४९।-
४. अकर आदर्श मा.वि पहिरो नियन्त्रण वडा नं ३ रु. १७७३४९।-
५. ठूलो अर्चले खेत पहिरो नियन्त्रण वडा नं १ रु. ३६३१२।-
६. खुर्सानीटार खानेपानी मर्मत वडा नं ४ रु. २७४१५२।-

प्रस्ताव नं २७ साझेदारी कार्यक्रम सम्बन्धमा ।

प्रस्ताव नं २७ माथि छलफल गर्दा यस गाउँपालिका र प्रयत्नशिल समुदायीक विकास समाज संगको साझेदारीमा कार्यक्रमको लागी गाउँ सभावाट रु १०००००० दशलाख विनियोजन भएकोमा चालु आ.व.मा सम्झौता अनुसार रु २३५०००० विनियोजन हुनुपर्नेमा नपुग रकम रु १३५०००० तेह्र लाख पचासहजार विविध योजना शिषक वाट विनियोजन गर्ने निर्णय गरियो ।